




रामेछाप नगरपालिका  
नगरकार्यपालिकाको कार्यालय



# सेवा प्रवाह मापदण्ड

(Service Delivery Standard )

रामेछाप नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय,  
रामेछाप वजार, रामेछाप

## नगर कार्यपालिकाको कार्यालय

### सेवा प्रवाह मापदण्ड ( Service Delivery Standard)

सि. नं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरु	जिम्मेवार शाखा / अधिकारी	लाग्ने समय	लाग्ने शुल्क वा दस्तूर	मपदण्ड
१	उपभोक्ता समिति दर्ता	<ul style="list-style-type: none"> <li>► उपभोक्ता समितिको निवेदन ।</li> <li>► उपभोक्ता समिति गठन गर्ने सम्बन्धमा आमभेलाबाट भएको निर्णयको प्रतिलिपि ।</li> <li>► उपभोक्ता समितिका सदस्यहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> </ul>	<ul style="list-style-type: none"> <li>योजना, अनुमति तथा तथ्यांक शाखा</li> </ul>	सोही दिन	निःशुल्क	निवेदन प्राप्त भएको दिन दर्ता भएको हुनुपर्ने ।
२	उपभोक्ता समितिको बैंक खाता खोल्ने सिफारिस	<ul style="list-style-type: none"> <li>► उपभोक्ता समितिको निवेदन ।</li> <li>► बैंक खाता खोल्ने सम्बन्धमा भएको उपभोक्ता समितिको बैठकको निर्णयको प्रतिलिपि ।</li> <li>► खाता सञ्चालकहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>► खाता सञ्चालकहरुको पासपोर्ट सार्वजनिको फोटो २ प्रिन्ट ।</li> <li>► सम्बन्धित बैंकको खाता खोल्ने सम्बन्धी कागजातहरु ।</li> </ul>	<ul style="list-style-type: none"> <li>आर्थिक प्रशासन शाखा</li> </ul>	सोही दिन	निःशुल्क	निवेदन प्राप्त भएको दिन सिफारिस भएको हुनुपर्ने ।
३	योजनाहरुको सम्झौता	<ul style="list-style-type: none"> <li>► ब्याहोरा खुलेको निवेदन ।</li> <li>► योजना नगरसभाबाट स्वीकृत भएको विवरण ।</li> <li>► उपभोक्ता समिति गठन गर्ने सम्बन्धमा आमभेलाको निर्णयको प्रतिलिपि ।</li> <li>► उपभोक्ता समिका सदस्यहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>► उपभोक्ता समिति दर्ता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>► बडा कार्यालयको सिफारिस ।</li> </ul>	<ul style="list-style-type: none"> <li>योजना, अनुमति तथा तथ्यांक शाखा</li> </ul>	३ दिन भित्र	निःशुल्क	३ दिन भित्र सम्झौता भएको हुनुपर्ने ।

	<p>► सम्बन्धित प्राविधिकबाट योजनाको सम्बन्धित तयार गरेको लागत अनुमान एवं डिजाईन ।</p> <p>► योजना सञ्चालन गर्नपूर्वको अवस्थाको फोटो ।</p>				
४	<p>योजनाहरूको रकम भुक्तानी</p> <ul style="list-style-type: none"> <li>► उपभोक्ता समितिको निवेदन ।</li> <li>► योजना सम्पन्न भएको भनी उपभोक्ता समितिको बैठकबाट भएको निर्णयको प्रतिलिपि ।</li> <li>► सम्बन्धित प्राविधिकबाट तयार पारेको मूल्याङ्कन प्रतिवेदन, कार्यसम्पन्न प्रतिवेदन र नापी किलोब ।</li> <li>► योजना सञ्चालन पूर्व, सञ्चालनको अवस्था र सम्पन्न पञ्चालातको फोटो ।</li> <li>► सार्वजनिक परिक्षण काराम ।</li> <li>► आयोजनाको भौतिक तथा वित्तीय प्रगति प्रतिवेदन ।</li> <li>► अनुगमन तथा मूल्याङ्कन समितिको सिफारिस (बडा स्तरीय र नगरस्तरीय) ।</li> <li>► बडा कार्यालयको सिफारिस ।</li> <li>► योजना सम्पूर्णता तथा कार्यादिशको प्रतिलिपिहरू ।</li> <li>► रकम खर्च गरिएका बीच भरपाईहरू ।</li> </ul>	<p>योजना, अनुगमन तथा तथांक शाखा / आर्थिक प्रशासन शाखा</p>	३ दिन भित्र	निःशुल्क	३ दिन भित्र भुक्तानी भएको हनुपर्ने ।
५	<p>उपभोक्ता समितिको बैंक खाता बन्द गर्ने सिफारिस</p>	<p>आर्थिक प्रशासन शाखा</p>	सोही दिन	आर्थिक ऐनले तोके बमोजिम	सोही दिन भएको हनुपर्ने ।
६	<p>व्यक्तिगत घटना दर्ताका सञ्चालन कागजात प्रमाणीकरण</p>	<p>प्रमुख प्रशासकीय अधिकृत वा निजले तोके को अधिकृत</p>	३ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	३ दिन भित्र भएको हनुपर्ने ।
७	<p>संघ/संस्था दर्ता</p>	<p>सामाजिक विकास शाखा प्रमुख</p>	७ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	७ दिन भित्र दर्ता भएको हनुपर्ने ।

संस्था भाडामा बस्ने भए सम्झौता पत्र र  
बहाल कर तिरेको रसिद ।

संस्थाका पदाधिकारीहरूको चालु आ.व. सम्मको  
मालपोत /घर जगा कर /सम्पति कर तिरेको  
रसिद ।

संस्थाका पदाधिकारीहरूको हालको चालचलन  
सम्बन्धी वडा सर्जिमन मुचुल्का ।  
वडा कार्यालयको सिफारिस ।

व्यहोरा खुलेको निवेदन ।  
संस्था भाडामा बस्ने भए सम्झौता पत्र र चालु  
आ.व. सम्मातको बहाल कर तिरेको रसिद ।  
संस्थाका पदाधिकारीहरूको चालु आ.व. सम्मको  
मालपोत /घर जगा कर /सम्पति कर तिरेको  
रसिद ।

संस्थाको प्रगति प्रतिवेदन ।  
वडा कार्यालयको सिफारिस ।  
नगरकार्यपालिकाको कार्यालयको अनुगमन  
प्रतिवेदन (आवश्यक भएमा) ।  
संस्थाको विगत तीन आ.व.को लेखापरिक्षण  
प्रतिवेदन ।

► विद्यालय स्थापना तथा सञ्चालन सम्बन्धी  
विस्तृत विवरण खुलेको निवेदन फाराम ।  
► विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि ।  
► स्थायी लेखा नम्बरप्रमाण पत्रको प्रतिलिपि

► विद्यालय स्थापना सम्बन्धी प्रस्तावना पत्र ।  
► सामुदायिक विद्यालयका बाहेको हकमा  
व्यवसाय दर्ता प्रमाण पत्र ।  
► सामुदायिक बाहेकका विद्यालयका हकमा  
चालु आ.व. सम्मको मालपोत /घर जगा  
कर /सम्पति कर तिरेको रसिद ।  
► बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र  
बहाल कर तिरेको रसिद ।

A A A A	संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद । संस्थाका पदाधिकारीहरूको चालु आ.व. सम्मको मालपोत /घर जगा कर /सम्पति कर तिरेको रसिद ।	संस्था भाडामा बस्ने भए सम्झौता पत्र र चालु आ.व. सम्मातको बहाल कर तिरेको रसिद । संस्थाका पदाधिकारीहरूको चालु आ.व. सम्मको मालपोत /घर जगा कर /सम्पति कर तिरेको रसिद ।	सामाजिक विकास शाखा प्रमुख	३ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम
५	संघ/संस्था नवीकरण तथा नवीकरण सिफारिस	व्यहोरा खुलेको निवेदन । संस्था भाडामा बस्ने भए सम्झौता पत्र र चालु आ.व. सम्मातको बहाल कर तिरेको रसिद । संस्थाका पदाधिकारीहरूको चालु आ.व. सम्मको मालपोत /घर जगा कर /सम्पति कर तिरेको रसिद । संस्थाको प्रगति प्रतिवेदन । वडा कार्यालयको सिफारिस । नगरकार्यपालिकाको कार्यालयको अनुगमन प्रतिवेदन (आवश्यक भएमा) । संस्थाको विगत तीन आ.व.को लेखापरिक्षण प्रतिवेदन ।	सामाजिक विकास शाखा प्रमुख	३ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम
६	नया विद्यालय स्थापना/ सञ्चालन स्वीकृति	► विद्यालय स्थापना तथा सञ्चालन सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन फाराम । ► विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि । ► स्थायी लेखा नम्बरप्रमाण पत्रको प्रतिलिपि	सामाजिक विकास शाखा	७ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम

१०	विद्यालयको कक्षा स्तरवृद्धि खलेको निवेदन काराम ।	विद्यालय स्तरवृद्धि सम्बन्धी विस्तृत विवरण विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि । समुदायिक विद्यालयका बाहेकको हकमा चालु आ.व.को नवीकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र । विद्यालयको स्तरवृद्धि सम्बन्धी प्रस्तावना । समुदायिक बाहेकका विद्यालयका हकमा चालु आ.व. सम्मको मालपेत/घर जगा कर/सम्पति कर तिरेको रसिद । बहालमा भए घर बहाल सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद । वडा कार्यालयको विद्यालय स्थापना तथा सञ्चालन गर्ने सम्बन्धी सिफारिस । विद्यालयको भौतिक संरचनाको विवरण । निजका कुनै २ बटा समानतहका विद्यालयको सिफारिस । स्थायी लेखा नम्बरप्रमाण पत्रको प्रतिलिपि	सामाजिक विकास शाखा ७ दिन भित्र आर्थिक ऐनले तोके बमोजिम ७ दिनभित्र अनुमति प्रदान गरिएको हुने ।
११	विद्यालय ठाउँउ सरी	विद्यालय ठाउँसारीको लागि निवेदन । विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि । नवीकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र । समुदायिक विद्यालय बाहेकका विद्यालयको	सामाजिक विकास शाखा ७ दिन भित्र आर्थिक ऐनले तोके बमोजिम ७ दिनभित्र अनुमति प्रदान गरिएको हुने ।

१२	विद्यालयको बैंक खाता सञ्चालन सिफारिस	<p>स्थलगत निरीक्षण प्रतिवेदन ।</p> <p>विद्यालयको विगत तीन आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन ।</p> <p>सरी जाने ठाउँको बडा कार्यालयको अनुमति पत्र ।</p>	<p>सामाजिक विकास शाखा</p> <p>विद्यालयको व्यहोरा खुलेको पत्र ।</p> <p>विद्यालय व्यवस्थापन समितिको खाता सञ्चालन सम्बन्धी निर्णयको प्रतिलिपि ।</p> <p>अन्य आवश्यक कागजातहरू ।</p>	७ दिन भित्र
१३	विद्यालयमा कर्मचारी र शिक्षक (अस्थायी र करार) पदपूर्तिको अनुमति	<p>विद्यालयको पत्र ।</p> <p>विद्यालयमा कर्मचारी र शिक्षक रिक्त भएको कारण खुलेको विवरण सहितको कागजात ।</p> <p>पदपूर्ति गर्ने सञ्चालन समितिको निर्णयको प्रतिलिपि ।</p> <p>अन्य कागजातहरू ।</p>	<p>सामाजिक विकास शाखा</p> <p>विद्यालयको पत्र ।</p> <p>कर्मचारी वा शिक्षकको नियुक्ति पत्र ।</p> <p>शिक्षक तथा कर्मचारी छनौट समितिले गरेको सिफारिस ।</p> <p>विद्यालय व्यवस्थापन समितिको निर्णय ।</p> <p>पदपूर्ति गर्ने सञ्चालन तयार गरिएका सबै कागजातहरूको प्रतिलिपि ।</p>	७ दिन भित्र
१४	विद्यालयमा कर्मचारी र शिक्षक (अस्थायी र करार) पदपूर्तिको समर्थन	<p>विद्यालयको पत्र ।</p> <p>कर्मचारी वा शिक्षकको नियुक्ति पत्र ।</p> <p>शिक्षक तथा कर्मचारी छनौट समितिले गरेको सिफारिस ।</p> <p>विद्यालय व्यवस्थापन समितिको निर्णय ।</p> <p>पदपूर्ति गर्ने सञ्चालन तयार गरिएका सबै कागजातहरूको प्रतिलिपि ।</p>	<p>सामाजिक विकास शाखा</p> <p>विद्यालयको पत्र ।</p> <p>विद्यालयले तयार गरेको माग फाराम ।</p>	७ दिन भित्र
१५	विद्यालयको रकम निकाशा	<p>विद्यालयको पत्र ।</p> <p>विद्यालयको व्यवस्थापन समितिको नियुक्ति पत्र ।</p>	<p>सामाजिक विकास शाखा</p> <p>विद्यालयको पत्र ।</p>	७ दिन भित्र
१६	विद्यालयको नामाकरण	<p>विद्यालयको पत्र ।</p>	<p>सामाजिक विकास शाखा</p> <p>विद्यालयको पत्र ।</p>	७ दिन भित्र

				गारेको हुने ।
१७	दयून कोचिड कक्षा जस्ता अध्यापन सेवा सञ्चालन अनुमति	व्यहोरा खुलेको निवेदन । व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी । फर्म वा कम्पनी दर्ता प्रमाणपत्र । फर्म वा कम्पनीको प्रबन्धपत्र र नियमाबली वा विधान । बहालमा भए सम्झौता पत्रको प्रतिलिपि २ बहाल कर तिरेको रसिद । स्थायी लेखा नावर प्रमाणपत्रको प्रतिलिपि । चालु आ.व. सम्मको मालपोत/घर जगा कर/सम्पति कर तिरेको रसिद । सञ्चालकको पासपोर्ट साईंजको फोटो २ प्रति ।	सामाजिक विकास शाखा ७ दिन भित्र <sup>1</sup> आर्थिक ऐनले तोके बमोजिम	७ दिनभित्र अनुमति दिइएको हुने ।
१८	व्यवसाय दर्ता	व्यहोरा खुलेको निवेदन । नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी । निवेशीको हकमा राहादनीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुले सिफिरिस । व्यवसायीको २ प्रति पासपोर्ट साइजको फोटो । घर बहाल सम्झौता र बहाल कर तिरेको रसिद । चा.लु आ.व. सम्मको मालपोत/घर जगा कर/सम्पति कर तिरेको रसिद । नगरपालिकाको नाममा दर्ता नगरी व्यवसाय दर्ता गरेको हकमा व्यान दर्ता तथा व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी । बडा सर्जिमन मुचुल्का (आवश्यक भएमा) बडा कार्यालयको सिफारिस ।	राजश्व तथा आर्थिक प्रयासन शाखा ३ दिन भित्र दर्ता भएको हुने ।	
१९				

१९	ज्ञानसाध नवीकरण	राजश्व तथा आर्थिक प्रशासन शाखा	सोही दिन आर्थिक ऐनले तोके बमोजिम	साहा दिन भएका हुन् ।	
२०	सहकारी दत्ता	<p>च्याहोरा खुलेको निवेदन ।</p> <p>च्यवसाय दर्ता प्रमाणपत्र ।</p> <p>बहाल सम्झौताको प्रतिलिपि र बहाल कर तिरेको रसिद ।</p> <p>चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर तथा सम्पति कर तिरेको रसिद ।</p>	<p>आर्थिक विकास शाखा</p> <p>आर्थिक विकास शाखा</p> <p>आर्थिक विकास शाखा</p> <p>आर्थिक विकास शाखा</p>	<p>७ दिन भित्र आर्थिक ऐनले तोके बमोजिम</p> <p>७ दिन दर्ता भएको हुने</p> <p>७ दिन भित्र आर्थिक ऐनले तोके बमोजिम</p> <p>७ दिन भित्र आर्थिक ऐनले तोके बमोजिम</p>	
२१	सहकारी खरेजी र विघटन	<p>च्याहोरा खुलेको निवेदन ।</p> <p>सञ्चालक समितिका पदाधिकारीहरूको कोटो सहितको विवरण ।</p> <p>सहकारी संस्था गठन गर्ने सम्बन्धमा भएको भेलाको निर्णयको प्रतिलिपि ।</p> <p>सदस्यहरूको विवरण ।</p> <p>सहकारी संस्थाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।</p> <p>सहकारी संस्थाको विधान ३ प्रति ।</p> <p>सहकारी संस्था गठन सम्बन्धी अन्य कागजातहरू ।</p> <p>बडा कार्यालयको सिफारिस ।</p>	<p>आर्थिक विकास शाखा</p>	<p>७ दिन भित्र खारेजी प्रतिवेदन ।</p> <p>७ दिन भित्र खारेजी गर्नुपर्ने व्यहोरा सहितको अनुगमन प्रतिवेदन ।</p> <p>खारेजी वा विघटन गर्ने सम्बन्धमा भएको सञ्चालक समिति र साधरणसभाको निर्णयको प्रतिलिपि ।</p> <p>संस्थाको तिर्नु वा लिनुपर्ने हिसाब किताब र उक्त हिसाब किताब राफसाफको विवरण ।</p> <p>विगत तीन आर्थिक वर्षको संस्थाको लेखापरीक्षण प्रतिवेदन ।</p> <p>बडा कार्यालयको सिफारिस ।</p> <p>बडा सर्जिमन मुचुल्का ।</p> <p>अन्य आवश्यक कागजातहरू ।</p>	<p>७ दिन भित्र खारेजी गरिएको हुने</p>
२२	सहकारी संस्था एक आपसमा गाभिन चाहने सहकारी संस्थाहरूको संयुक्त निवेदन ।	आर्थिक विकास शाखा	आर्थिक ऐनले तोके बमोजिम	७ दिन भित्र गाभिएको हुने	

		<ul style="list-style-type: none"> <li>➤ एक आपसमा गाभिने सम्बन्धमा भएको दुवै सहकारी संस्थाको सञ्चालक समिति र साधरण सभाको निर्णयको प्रतिलिपि ।</li> <li>➤ संशोधित विधान ३ प्रति ।</li> <li>➤ सहकारी संस्थाका सदस्यहरूको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ दुवै सहकारी संस्थाहरूको विगत तीन आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन ।</li> <li>➤ स्थलगत अनुगमन प्रतिवेदन ।</li> <li>➤ वडा कार्यालयको सिफारिस ।</li> <li>➤ अन्य आवश्यक कागजातहरू ।</li> </ul>				
२३	१०० वाट सम्मको एफ.एम रेडियो सञ्चालन अनुमति	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन ।</li> <li>➤ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ संस्थाको प्रवन्धपत्र र नियमावली वा विधान ।</li> <li>➤ प्रशारण केन्द्र वा स्टेशन रहने ठाउँको विवरण र घर जग्गा वा भवनको जग्गाधनी प्रमाणपूर्जा ।</li> <li>➤ घर बहाल सम्भौता र बहाल कर तिरेको रसिद</li> <li>➤ घर नक्शापास/घर अभिलेखीकरण प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ चा.लु आ.व. सम्मको मालपोत/घरजग्गा कर/सम्पति कर तिरेको रसिद ।</li> <li>➤ प्रशारण संस्था सञ्चालन गर्न सकिने प्रष्ट आधार खुल्ने गरी तयार पारिएको प्राविधिक, आर्थिक, व्यवसायिक एवं स्थापना र सञ्चालन सम्बन्धी प्रतिवेदन ।</li> <li>➤ प्रशारण पहुँच देखाईएको नक्शा ।</li> <li>➤ संस्थामा रहने प्रस्तावित जनशक्तिहरूको विवरण र संगठनात्मक चार्ट ।</li> <li>➤ अन्य आवश्यक कागजातहरू (नियमित प्रशारणको लाईसेन्स, क्याभिटी फिल्टर अनुमति, उपकरण सञ्चालन सम्बन्धी</li> </ul>	शहरी पूर्वाधार विकास शाखा	७ दिन	आर्थिक ऐनले तोके बमोजिम	७ दिन भित्र अनुमति प्रदान गरिएको हुने

		<p>लाईसेन्स)।</p> <p>➤ वडा कार्यालयको सिफारिस।</p>				
२४	१०० वाट सम्मको एफ.एम रेडियो सञ्चालन अनुमतिको नवीकरण	<p>➤ व्यहोरा खुलेको निवेदन।</p> <p>➤ विगत आ.व.को लेखापरीक्षण प्रतिवेदन।</p> <p>➤ घर बहाल सम्भौता र बहाल कर तिरेको रसिद</p> <p>➤ चा.लु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा सम्पति कर तिरेको रसिद।</p> <p>➤ अन्य आवश्यक कागजातहरु। (नियमित प्रशारणको लाईसेन्स, क्यामिटी फिल्टर अनुमति, उपकरण सञ्चालन सम्बन्धी लाईसेन्स)।</p> <p>➤ वडा कार्यालयको सिफारिस।</p>	शहरी पूर्वाधार विकास शाखा	७ दिन	आर्थिक ऐनले तोके बमोजिम	७ दिन भित्र नवीकरण गरिएको हुने
२५	१०० वाट सम्मको एफ.एम रेडियो सञ्चालन अनुमति खारेजी	<p>➤ निवेदन वा अनुगमन प्रतिवेदन।</p> <p>➤ अन्य आवश्यक कागजातहरु।</p> <p>➤ घर बहाल सम्भौता र बहाल कर तिरेको रसिद</p> <p>➤ चा.लु आ.व. सम्मको मालपोत/घरजग्गा कर/सम्पति कर तिरेको रसिद।</p> <p>➤ वडा सर्जमिन मुचुल्का।</p> <p>➤ वडा कार्यालयको सिफारिस।</p>	शहरी पूर्वाधार विकास शाखा	७ दिन	आर्थिक ऐनले तोके बमोजिम	७ दिन भित्र खारेजी भएको हुने
२६	भवन निर्माण नक्शा पास	<p>➤ व्यहोरा खुलेको निवेदन।</p> <p>➤ निर्माण हुने भवनको नक्शा थान २।</p> <p>➤ चा.लु आ.व.सम्मको मालपोत/घरजग्गा कर/सम्पति कर तिरेको रसिद।</p> <p>➤ घरधनीको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि।</p> <p>➤ कित्ता नं स्पष्ट भएको जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि।</p> <p>➤ ट्रेस नक्शा।</p> <p>➤ नक्शा बनाउने इन्जिनियरको सूचिकृत प्रमाणपत्रको प्रतिलिपि।</p> <p>➤ घरधनीको पासपोर्ट साईजको फोटो २ प्रति।</p>	भूमि व्यवस्थापन तथा भवन नियमन शाखा	७ दिन	आर्थिक ऐनले तोके बमोजिम	निवेदन पेश भएको ७ दिन भित्र नक्सा पास भएको हुने

		<ul style="list-style-type: none"> <li>➤ नक्शामा सेफ्टी ट्यांक र सोकपिट समेत स्पष्ट देखिएको कागजात ।</li> <li>➤ अन्य ।</li> </ul>				
२७	भवन अभिलेखीकरण	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन ।</li> <li>➤ निर्माण सम्पन्न भईसकेको घर/भवनको भएको घर बमोजिमको नक्शा थान-२</li> <li>➤ चा.लु आ.व. सम्मको मालपोत /घरजग्गा कर/सम्पति कर तिरेको रसिद ।</li> <li>➤ घरधनीको नेपाली नागरिकताको प्रतिलिपि ।</li> <li>➤ कित्ता नं स्पष्ट भएको जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि ।</li> <li>➤ ट्रेस नक्शा ।</li> <li>➤ नक्शा बनाउने इन्जिनियरको सूचिकृत प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ घरधनीको पासपोर्ट साईजको फोटो २ प्रति ।</li> <li>➤ नक्शामा सेफ्टी ट्यांक र सोकपिट समेत स्पष्ट देखिएको कागजात ।</li> <li>➤ अन्य ।</li> </ul>	भूमि व्यवस्थापन तथा भवन नियमन शाखा	७ दिन	आर्थिक ऐनले तोके बमोजिम	७ दिन भित्र अभिलेखिकरण गरिएको हुने
२८	छडा पशु चौपायको नियन्त्रण	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन ।</li> <li>➤ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।</li> </ul>	न्याय, कानून तथा मानवअधिकार प्रवर्द्धन शाखा	सोही दिन	निशुल्क	सोही दिन नियन्त्रण भएको हुने
२९	अनाधिकृत निर्माण रोक्ने	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन ।</li> <li>➤ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।</li> </ul>	भूमि व्यवस्थापन तथा भवन नियमन शाखा	सोही दिन	निशुल्क	सोही दिन रोकिएको हुने
३०	सार्वजनिक सम्पतिको अतिक्रमण रोक्ने	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन ।</li> <li>➤ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> </ul>	न्याय, कानून तथा मानवअधिकार प्रवर्द्धन शाखा	सोही दिन	निशुल्क	सोही दिन रोकिएको हुने
३१	अस्पताल तथा अन्य स्वास्थ्य संस्था सञ्चालन अनुमति	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन ।</li> <li>➤ सञ्चालकहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ संस्थाको प्रवन्धपत्र र नियमावली ।</li> </ul>	सामाजिक विकास शाखा	७ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	७ दिन भित्र अनुमति प्रदान गरिएको हुने

	<p>विधान।</p> <ul style="list-style-type: none"> <li>➤ अस्पताल वा स्वास्थ्य संस्था रहने ठाउँको विवरण र घर जग्गा वा भवनको जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि।</li> <li>➤ घर बहाल सम्फौता र बहाल कर तिरेको रसिद</li> <li>➤ घर नक्शापास/घर अभिलेखीकरण प्रमाणपत्रको प्रतिलिपि।</li> <li>➤ चा.लु आ.व. सम्मको मालपोत/घरजग्गा कर/सम्पति कर तिरेको रसिद।</li> <li>➤ अस्पताल वा स्वास्थ्य संस्था सञ्चालन गर्ने सकिने प्रष्ट आधार खुल्ने गरी तयार पारिएको प्राविधिक, आर्थिक, व्यवसायिक एवं स्थापना र सञ्चालन सम्बन्धी प्रतिवेदन।</li> <li>➤ संस्थामा रहने प्रस्तावित जनशक्तिहरूको विवरण र संगठनात्मक चार्ट।</li> <li>➤ बडा कार्यालयको सिफारिस।</li> <li>➤ स्थलगत प्रतिवेदन।</li> <li>➤ भौतिक पूर्वाधारको विवरण (मेशीनरी औजार समेत)।</li> <li>➤ अन्य आवश्यक कागजातहरु।</li> </ul>					
३२	अस्पताल तथा अन्य स्वास्थ्य संस्थाको नवीकरण	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन।</li> <li>➤ संस्थाको प्रवन्धपत्र र नियमावली र विधान।</li> <li>➤ अस्पताल वा स्वास्थ्य संस्था रहने ठाउँको विवरण र घर जग्गा वा भवनको जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि।</li> <li>➤ घर बहाल सम्फौता र बहाल कर तिरेको रसिद</li> <li>➤ घर नक्शापास/घर अभिलेखीकरण प्रमाणपत्रको प्रतिलिपि।</li> <li>➤ चा.लु आ.व. सम्मको मालपोत/घरजग्गा कर/सम्पति कर तिरेको रसिद।</li> <li>➤ संस्थामा कार्यरत जनशक्तिहरूको विवरण र</li> </ul>	सामाजिक विकास शाखा	७ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	७ दिन भित्र नविकरण भएको हुने

		<p>समाठनात्मक घाट ।</p> <ul style="list-style-type: none"> <li>➤ वडा कार्यालयको सिफारिस ।</li> <li>➤ स्थलगत प्रतिवेदन ।</li> <li>➤ भौतिक पूर्वाधारको विवरण (मेशीनरी औजार समेत) ।</li> <li>➤ प्रगति प्रतिवेदन ।</li> <li>➤ अन्य आवश्यक कागजातहरु ।</li> </ul>				
३३	औषधि पसल सञ्चालन अनुमति	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन ।</li> <li>➤ विगत आ.व.को लेखापरीक्षण प्रतिवेदन ।</li> <li>➤ घर बहाल सम्भौता र बहाल कर तिरेको रसिद</li> <li>➤ चा.लु आ.व.सम्मको मालपोत/घरजग्गा कर/सम्पति कर तिरेको रसिद ।</li> <li>➤ अस्पताल वा स्वास्थ्य संस्थामा रहने कर्मचारीहरुको विवरण ।</li> <li>➤ भौतिक पूर्वाधारको विवरण (मेशीनरी औजार समेत) ।</li> <li>➤ अन्य आवश्यक कागजातहरु ।</li> </ul>	सामाजिक विकास शाखा	७ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	७ दिन भित्र अनुमति दिएको हुने
३४	व्यापारिक फर्मको सञ्चालन अनुमति	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन पत्र ।</li> <li>➤ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस ।</li> <li>➤ व्यापारीको २ प्रति पासपोर्ट साईजको फोटो ।</li> <li>➤ घर बहाल सम्भौता र बहाल कर तिरेको रसिद ।</li> <li>➤ चा.लु आ.व. सम्मको मालपोत/घरजग्गा कर/सम्पति कर तिरेको रसिद ।</li> <li>➤ स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता तथा व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।</li> </ul>	राजश्व तथा आर्थिक प्रशासन शाखा	३ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	तिन दिन भित्र अनुमति दिएको हुने
३५	व्यापारिक फर्म नवीकरण	➤ निवेदन पत्र	राजश्व तथा आर्थिक	सोही दिन	आर्थिक ऐनले	सोही दिन नवीकरण

		<ul style="list-style-type: none"> <li>➤ व्यवसाय दर्ता प्रमाणपत्र ।</li> <li>➤ बहाल सम्झौताको प्रतिलिपि र बहाल कर तिरेको रसिद ।</li> <li>➤ चालु आ.व. सम्मको मालपोत/घरजग्गा कर/सम्पति कर तिरेको रसिद ।</li> </ul>	प्रशासन शाखा		तोके बमोजिम	भएको हुने
३६	व्यापारिक फर्म खारेजी	<ul style="list-style-type: none"> <li>➤ निवेदन वा स्थलगत अनुगमन प्रतिवेदन ।</li> <li>➤ बहाल सम्झौताको प्रतिलिपि र बहाल कर तिरेको रसिद ।</li> <li>➤ चालु आ.व. सम्मको मालपोत/घरजग्गा कर/सम्पति कर तिरेको रसिद ।</li> <li>➤ अन्य कागजातहरु ।</li> </ul>	राजश्व तथा आर्थिक प्रशासन शाखा	३ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	तिन दिन भित्र खारेजी भएको हुने
३७	भगडियाहरुबीच मध्यस्थता	<ul style="list-style-type: none"> <li>➤ भगडियाहरुको संयुक्त निवेदन ।</li> <li>➤ भगडियाहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> </ul>	न्याय, कानून तथा मानवअधिकारी प्रवर्द्धन शाखा	३ दिन भित्र	निशुल्क	३ दिन भित्र मध्यस्थता भएको हुने
३८	भगडियाहरुबीच मेलमिलाप	<ul style="list-style-type: none"> <li>➤ भगडियाहरुको संयुक्त निवेदन ।</li> <li>➤ भगडियाहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> </ul>	न्याय, कानून तथा मानवअधिकारी प्रवर्द्धन शाखा	३ दिन भित्र	निशुल्क	३ दिन भित्र मेलमिलाप भएको हुने
३९	सार्वजनिक यातायातको रुट निर्धारण अनुमति	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन ।</li> <li>➤ सवारी साधनको विवरण र सवारी दर्ता एवं नवीकरणका सबै कागजातहरु ।</li> <li>➤ माग गरेको यातायात रुटको विवरण ।</li> <li>➤ सेवा पुग्न सक्ने सेवाग्राहीको अनुमानित विवरण ।</li> <li>➤ अन्य कागजातहरु ।</li> </ul>	शहरी पूर्वाधार विकास शाखा	७ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	७ दिन भित्र अनुमति दिएको हुने
४०	सार्वजनिक यातायातको रुट निर्धारण अनुमतिको नवीकरण	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन ।</li> <li>➤ सवारी साधनको विवरण र सवारी दर्ता एवं नवीकरणका सबै कागजातहरु ।</li> <li>➤ माग गरेको यातायात रुटको विवरण ।</li> <li>➤ सेवा पुग्न सक्ने सेवाग्राहीको अनुमानित विवरण ।</li> <li>➤ अन्य कागजातहरु ।</li> </ul>	शहरी पूर्वाधार विकास शाखा	सोही दिन	आर्थिक ऐनले तोके बमोजिम	सोही दिन नविकरण भएको हुने
४१	सार्वजनिक यातायातको रुट निर्धारण अनुमति खारेजी	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन वा स्थलगत अनुगमन प्रतिवेदन ।</li> <li>➤ सवारी साधनको विवरण र सवारी दर्ता</li> </ul>	शहरी पूर्वाधार विकास शाखा	७ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	७ दिन भित्र खारेजी भएको हुने

		<p style="text-align: center;">एवं नवीकरणका सबै कागजातहरु ।</p> <ul style="list-style-type: none"> <li>➤ अन्य कागजातहरु ।</li> </ul>			
४२	सवारी साधन सञ्चालन अनुमति	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन ।</li> <li>➤ सवारी साधनको विवरण र सवारी दर्ता एवं नवीकरणका सबै कागजातहरु ।</li> <li>➤ अन्य आवश्यक कागजातहरु ।</li> </ul>	शहरी पूर्वाधार विकास शाखा	७ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम
४३	विभिन्न कर, दस्तुर र शुल्क संकलन (सम्पति कर, घर बहाल कर, सवारी साधन कर, सेवा शुल्क, दस्तुर, विज्ञापन कर, पर्यटन शुल्क, मनोरञ्जन कर, निकासी कर एवं शुल्क आदी)	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन ।</li> <li>➤ आर्थिक ऐनले तोको बमोजिमको कर, दस्तुर एवं शुल्क तिरेको रसिद्।</li> <li>➤ अन्य आवश्यक कागजातहरु ।</li> </ul>	राजश्व तथा आर्थिक प्रशासन शाखा	तुरन्त	आर्थिक ऐनले तोके बमोजिम
४४	सार्वजनिक निर्माण कार्यको “घ” बर्गको इजाजत पत्र जारी	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन ।</li> <li>➤ निवेदकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ नेपाल सरकारको बहालवाला मेकानिकल इन्जिनियरबाट तपशीलका मेशिनरी तथा उपकरणहरु सम्बन्धित ठेकेदारको स्वामित्वमा भएको प्रमाणित कागजातहरु । क) लेवल मेशिन १ थान ख) वाटर पम्प १ थान ग) कंकिट मिक्वर १ थान घ) भाईब्रेटर १ थान</li> <li>➤ मेशिनरी औजार वीमा गरिएको कागजात ।</li> <li>➤ एक जना सब इन्जिनियर वा इन्जिनियरिङ कन्सल्टेन्सीको प्राविधिक सेवा पुऱ्याउने ग्यारेन्टी पत्र ।</li> <li>➤ एक लाख भन्दा माथिको चुक्तापुँजी भएको उद्योग दर्ता प्रमाण पत्र ।</li> <li>➤ मेशिन औजार दर्ता भएको दुई वर्ष सम्म नबेच्ने भनी गरिएको प्रतिवद्धता पत्र ।</li> <li>➤ बहाल सम्भौताको प्रतिलिपि र बहाल कर तिरेको रसिद् ।</li> </ul>	राजश्व तथा आर्थिक प्रशासन शाखा	७ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम

		<ul style="list-style-type: none"> <li>➤ चालु आ.व. सम्मको मालपोत/घरजग्गा कर/सम्पति कर तिरेको रसिद ।</li> <li>➤ व्यवसाय कर तिरेको रसिद ।</li> <li>➤ अन्य कागजातहरु ।</li> </ul>					
४५	सार्वजनिक निर्माण कार्यको “घ” बर्गको इजाजत पत्र नवीकरण	<ul style="list-style-type: none"> <li>➤ खुलेको निवेदन फाराम ।</li> <li>➤ प्रमाणपत्र ।</li> <li>➤ आ.व.को लेखापरीक्षण प्रतिवेदन ।</li> <li>➤ बहाल सम्भौताको प्रतिलिपी र बहाल कर तिरेको रसिद ।</li> <li>➤ आ.व.सम्मको मालपोत/घरजग्गा कर/सम्पति कर तिरेको रसिद ।</li> <li>➤ नगर निर्माण व्यवसायी संघको सिफारिस पत्र ।</li> </ul>	व्यहोरा कर चुक्ता विगत चालु नगर	राजश्व तथा आर्थिक प्रशासन शाखा	सोही दिन आर्थिक ऐनले तोके बमोजिम	सोही दिन नवीकरण भएको हुने	
४६	सार्वजनिक निर्माण कार्यको “घ” बर्गको इजाजत पत्रको नामसरी	<ul style="list-style-type: none"> <li>➤ विकी गर्नेको संयुक्त निवेदन ।</li> <li>➤ विकी गर्नेको नेपाली नागरिकताको प्रमाणपत्र ।</li> <li>➤ नामसरी गरेको प्रमाणपत्र ।</li> <li>➤ प्रमाणपत्र ।</li> <li>➤ आ.व.को लेखापरीक्षण प्रतिवेदन ।</li> <li>➤ बहाल सम्भौताको प्रतिलिपी र बहाल कर तिरेको रसिद ।</li> <li>➤ सम्मको मालपोत/घरजग्गा कर/सम्पति कर तिरेको रसिद ।</li> </ul>	खरीद गर्ने र खरीद गर्ने र प्यान कर चुक्ता विगत चालु आ.व.	राजश्व तथा आर्थिक प्रशासन शाखा	७ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	७ दिन भित्र नामसारी भएको हुने

		अन्य कागजातहरु ।				
४७	सार्वजनिक निर्माण कार्यको “घ” बर्गको इजाजत पत्र खारेजी	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन ।</li> <li>➤ बहाल सम्झौताको प्रतिलिपी र बहाल कर तिरेको रसिद ।</li> <li>➤ चालु आ.व.सम्मको मालपोत/घरजग्गा कर/सम्पति कर तिरेको रसिद ।</li> <li>➤ अन्य कागजातहरु ।</li> </ul>	राजश्व तथा आर्थिक प्रशासन शाखा	७ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	७ दिन भित्र खारेजी भएको हुने
४८	शहरी स्वास्थ्य सेवा सञ्चालन अनुमति	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन ।</li> <li>➤ शहरी स्वास्थ्य सेवा सञ्चालन गर्न मारा गरेको स्थानीय व्यक्तिहरुको भेलाको निर्णय ।</li> <li>➤ शहरी स्वास्थ्य सेवा उपलब्ध गराउने संस्थामा रहने प्रस्तावित जनशक्तिको विवरण ।</li> <li>➤ बडा कार्यालयको सिफारिस ।</li> <li>➤ अन्य कागजातहरु ।</li> </ul>	सामाजिक विकास शाखा	७ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	७ दिन भित्र अनुमति दिएको हुने
४९	जेष्ठ नागरिक परिचय पत्र वितरण	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन ।</li> <li>➤ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।</li> <li>➤ बडा कार्यालयको सिफारिस ।</li> <li>➤ जेष्ठ नागरिकको पासपोर्ट साईजको फोटो २ प्रति ।</li> <li>➤ बसाईसरी आएको भए बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपी ।</li> </ul>	सामाजिक विकास शाखा	सोही दिन	निशुल्क	सोही दिन प्रदान गरिएको हुने
५०	अपाङ्ग परिचय पत्र वितरण	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन ।</li> <li>➤ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।</li> <li>➤ बडा कार्यालयको सिफारिस ।</li> <li>➤ चिकित्सकको सिफारिस ।</li> <li>➤ अपाङ्गता भएको देखिने फोटो ।</li> <li>➤ अपाङ्गता भएको व्यक्तिको पासपोर्ट</li> </ul>	सामाजिक विकास शाखा	सोही दिन	निशुल्क	सोही दिन वितरण गरिएको हुने

		<p>साईंजको फोटो २ प्रति ।</p> <ul style="list-style-type: none"> <li>➤ बसाइसरी आएको भए बसाइसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ स्थानीय अपाडता परिचय पत्र वितरण समितिको निर्णय ।</li> </ul>				
५१	आपत्कालीन उद्धार र राहत	<ul style="list-style-type: none"> <li>➤ आपत्कालीन अवस्थाको जानकारी र सम्भव भए सो को निवेदन ।</li> <li>➤ अन्य आवश्यक कुराहरु ।</li> </ul>	वन वातावरण, फोहोरमैला तथा विपद् व्यवस्थापन शाखा	तुरुन्त	निशुल्क	तुरुन्तौ र निरन्तर भएको हुने
५२	दुंगा, गिट्टी, बालुवा, नुन, माटो खरीदुङ्गा, तथा स्लेट जस्ता वस्तुको सर्वेक्षण तथा उत्खनन अनुमति	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको विवरण ।</li> <li>➤ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ दुंगा, गिट्टी, बालुवा, नुन, माटो खरीदुङ्गा, तथा स्लेट जस्ता वस्तुको सर्वेक्षण गर्ने स्थानको नक्शा सहितको विवरण ।</li> <li>➤ बहाल सम्भौताको प्रतिलिपि र बहाल कर तिरेको रसिद ।</li> <li>➤ चालु आ.व. सम्मको मालपोत/घरजग्गा कर/सम्पति कर तिरेको रसिद ।</li> <li>➤ उत्खनन गर्न चाहने संस्थाको दर्ता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ दुंगा, गिट्टी, बालुवा, नुन, माटो खरीदुङ्गा, तथा स्लेट जस्ता वस्तुको सर्वेक्षणको संभाव्यता अध्ययन प्रतिवेदन ।</li> <li>➤ प्रारम्भिक वातावरण मुल्यांकन तथा वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन ।</li> <li>➤ अन्य आवश्यक कागजातहरु ।</li> </ul>	राजश्व तथा आर्थिक प्रशासन शाखा	७ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	७ दिन भित्र अनुमति प्रदान भएको हुने
५३	दुंगा, गिट्टी, बालुवा, नुन, माटो, खरीदुङ्गा, तथा स्लेट जस्ता वस्तुको सर्वेक्षण तथा उत्खनन गर्ने संस्था दर्ता	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको विवरण ।</li> <li>➤ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ विदेशीको हकमा राहादानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस ।</li> </ul>	राजश्व तथा आर्थिक प्रशासन शाखा	७ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	७ दिन भित्र दर्ता भएको हुने

	<ul style="list-style-type: none"> <li>➤ संस्थाको प्रबन्धपत्र, नियमावली वा विधान २ प्रति ।</li> <li>➤ संस्थाको ५ वर्षे व्यवसायिक योजना ।</li> <li>➤ संस्थाको भौतिक तथा जिन्सी सामान र जनशक्तिको विवरण ।</li> <li>➤ दुंगा, गिट्टी, बालुवा, नुन, माटो खरीदुङ्गा, तथा स्लेट जस्ता वस्तुको सर्वेक्षण गर्ने स्थानको नक्शा सहितको विवरण ।</li> <li>➤ बहाल सम्झौताको प्रतिलिपि र बहाल कर तिरेको रसिद ।</li> <li>➤ चालु आ.व.सम्मको मालपोत/घरजग्गा कर/सम्पति कर तिरेको रसिद ।</li> <li>➤ अन्य आवश्यक कागजातहरु ।</li> <li>➤ बडा कार्यालयको सिफारिस ।</li> <li>➤ सञ्चालकको पासपोर्ट साईजको फोटो २ प्रति ।</li> </ul>					
५४	दुंगा, गिट्टी, बालुवा, नुन, माटो, खरीदुङ्गा, तथा स्लेट जस्ता वस्तुको सर्वेक्षण तथा उत्खनन गर्ने संस्थाको नवीकरण	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन ।</li> <li>➤ संस्थाको आगामी ५ वर्षको व्यवसायिक योजना ।</li> <li>➤ बहाल सम्झौताको प्रतिलिपि र बहाल कर तिरेको रसिद ।</li> <li>➤ चालु आ.व. सम्मको मालपोत/घरजग्गा कर/सम्पति कर तिरेको रसिद ।</li> <li>➤ विगत आ.व.को लेखापरीक्षण प्रतिवेदन ।</li> <li>➤ अन्य आवश्यक कागजातहरु ।</li> </ul>	राजश्व तथा आर्थिक प्रशासन शाखा	३ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	३ दिन भित्र नविकरण गरिएको हुने
५५	दुंगा, गिट्टी, बालुवा, नुन,	➤ व्यहोरा खुलेको निवेदन	राजश्व तथा आर्थिक	३ दिन भित्र	आर्थिक ऐनले	३ दिन भित्र खारेजी भएको

	माटो खरीदुङ्गा, तथा स्लेट जस्ता वस्तुको सर्वेक्षण तथा उत्थनन गर्ने संस्थाको खारेजी	<ul style="list-style-type: none"> <li>➤ स्थलगत अनुगमन प्रतिवेदन।</li> <li>➤ बहाल सम्झौताको प्रतिलिपी र बहाल कर तिरेको रसिद।</li> <li>➤ चालु आ.व.सम्मको मालपोत/घरजग्गा कर/सम्पति कर तिरेको रसिद।</li> <li>➤ बडा कार्यालयको सिफारिस।</li> <li>➤ विगत आ.व. को लेखापरीक्षण प्रतिवेदनहरु।</li> <li>➤ संस्थाको सम्पति र दायित्वको अवस्था र लिनु तिर्नुपर्ने हिसाव किताव र सो को फरफारक गरेको विवरण।</li> <li>➤ बडा सर्जिमिन मुचुल्का।</li> <li>➤ अन्य आवश्यक कागजातहरु।</li> </ul>	प्रशासन शाखा		तोके बमोजिम	हुने
५६	पत्रपत्रिका दर्ता	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन पत्र।</li> <li>➤ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी।</li> <li>➤ न्यूनतम स्नातकोपाधि हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपीहरु।</li> <li>➤ पत्रिका प्रकाशन गर्ने सम्बन्धी विवरण।</li> <li>➤ पत्रिका छपाई गर्ने छापाखानासँग छपाई गर्ने सम्बन्धमा भएको सम्झौता पत्र।</li> <li>➤ पत्रिकामा काम गर्ने जनशक्तिको प्रस्तावित विवरण।</li> <li>➤ घर बहाल सम्झौता र बहाल कर तिरेको रसिद।</li> <li>➤ चा.लु आ.व. सम्मको मालपोत/घरजग्गा कर/सम्पति कर तिरेको रसिद।</li> <li>➤ अन्य आवश्यक कागजातहरु।</li> </ul>	शहरी पूर्वाधार विकास शाखा	७ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	७ दिन भित्र दर्ता भएको हुने
५७	पत्रपत्रिका नवीकरण तथा	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन पत्र।</li> </ul>	शहरी पूर्वाधार विकास	७ दिन भित्र	आर्थिक ऐनले	७ दिन भित्र सिफारिस

	नवीकरण सिफारिस	<ul style="list-style-type: none"> <li>➢ प्रकाशन भएका पत्रिकाका अकहंसको विवरण र पत्रिकाका प्रतिहरु ।</li> <li>➢ पत्रिका छपाई गर्ने छापाखानासँग छपाई गर्ने सम्बन्धमा भएको सम्झौता पत्र ।</li> <li>➢ पत्रिकामा काम गर्ने जनशक्तिको विवरण ।</li> <li>➢ घर बहाल सम्झौता र बहाल कर तिरेको रसिद ।</li> <li>➢ चा.लु आ.व. सम्मको मालपोत/घरजग्गा कर/सम्पति कर तिरेको रसिद ।</li> <li>➢ विगत तीन आ.व.को लेखापरीक्षण प्रतिवेदन ।</li> <li>➢ अन्य आवश्यक कागजातहरु ।</li> </ul>	शाखा		तोके बमोजिम	भएको हुने
५८	पत्रपत्रिका दर्ता खारेजी	<ul style="list-style-type: none"> <li>➢ व्यहोरा खुलेको निवेदन वा स्थलगत अनुगमन प्रतिवेदन ।</li> <li>➢ बहाल सम्झौताको प्रतिलिपी र बहाल कर तिरेको रसिद ।</li> <li>➢ चालु आ.व. सम्मको मालपोत/घरजग्गा कर/सम्पति कर तिरेको रसिद ।</li> <li>➢ विगत आ.व. को लेखापरीक्षण प्रतिवेदनहरु ।</li> <li>➢ संस्थाको सम्पति र दायित्वको अवस्था र लिनु तिर्नुपर्ने हिसाव किताव र सो को फरफारक गरेको विवरण ।</li> <li>➢ अन्य आवश्यक कागजातहरु ।</li> </ul>	शहरी पूर्वाधार विकास शाखा	७ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	७ दिन भित्र खारेजी भएको हुने
५९	इन्टरनेट सेवा, टेलिसेन्ट, केबुल, तथा तारबिहिन टेलिमिजन प्रशारण अनुमति	<ul style="list-style-type: none"> <li>➢ व्यहोरा खुलेको निवेदन ।</li> <li>➢ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।</li> <li>➢ संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी ।</li> <li>➢ संस्थाको प्रवन्धपत्र र नियमावली र विधान ।</li> </ul>	शहरी पूर्वाधार विकास शाखा	७ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	७ दिन भित्र अनुमति दिएको हुने

		<ul style="list-style-type: none"> <li>➤ प्रशारण केन्द्र वा स्टेशन रहने ठाउँको विवरण र घर जग्गा वा भवनको जग्गाधनी प्रमाणपूर्जा ।</li> <li>➤ घर बहाल सम्भौता र बहाल कर तिरेको रसिद</li> <li>➤ घर नक्षापास/घर अभिलेखीकरण प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ चा.लु आ.व. सम्मको मालपोत/घरजग्गा कर/सम्पति कर तिरेको रसिद ।</li> <li>➤ प्रशारण संस्था सञ्चालन गर्न सकिने प्रष्ट आधार खुले गरी तयार पारिएको प्राविधिक, आर्थिक, व्यवसायिक एवं स्थापना र सञ्चालन सम्बन्धी प्रतिवेदन ।</li> <li>➤ प्रशारण पहुँच देखाईएको नक्षा ।</li> <li>➤ संस्थामा रहने प्रस्तावित जनशक्तिहरुको विवरण र संगठनात्मक चार्ट ।</li> <li>➤ वडा कार्यालयको सिफारिस ।</li> <li>➤ अन्य आवश्यक कागजातहरु ।</li> </ul>				
६०	इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल, तथा तारबिहिन टेलिभिजन प्रशारण अनुमति नवीकरण	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन ।</li> <li>➤ विगत आ.व.को लेखापरीक्षण प्रतिवेदन ।</li> <li>➤ घर बहाल सम्भौता र बहाल कर तिरेको रसिद</li> <li>➤ चा.लु आ.व. सम्मको मालपोत/घरजग्गा कर/सम्पति कर तिरेको रसिद ।</li> <li>➤ अन्य आवश्यक कागजातहरु ।</li> </ul>	शहरी पूर्वाधार विकास शाखा	७ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	७ दिन भित्र नवीकरण गरेको हुने
६१	इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल, तथा तारबिहिन टेलिभिजन प्रशारण अनुमति खारेजी	<ul style="list-style-type: none"> <li>➤ निवेदन वा अनुगमन प्रतिवेदन ।</li> <li>➤ अन्य आवश्यक कागजातहरु ।</li> <li>➤ घर बहाल सम्भौता र बहाल कर तिरेको रसिद</li> <li>➤ चा.लु आ.व. सम्मको मालपोत/घरजग्गा कर/सम्पति कर तिरेको रसिद ।</li> <li>➤ वडा कार्यालयको सिफारिस ।</li> <li>➤ वडा सर्जिमिन मुचुल्का ।</li> </ul>	शहरी पूर्वाधार विकास शाखा	७ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	७ दिन भित्र खारेजी भएको हुने

६२	माथि उल्लेख नभएका सबै कार्य	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन।</li> <li>➤ निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र निवेदक संस्था भए संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपी।</li> <li>➤ संस्थाको हकमा संस्थाको प्रबन्धपत्र, नियमावली वा विधान।</li> <li>➤ बडा कार्यालयको सिफारिस।</li> <li>➤ बडा सर्जिमिन मुचुल्का।</li> <li>➤ चा.लु आ.व. सम्मको मालपोत/घरजग्गा कर/सम्पति कर तिरेको रसिद।</li> <li>➤ अन्य कागजातहरु।</li> </ul>	सम्बन्धित शाखा	७ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	७ दिन भित्र भएको हुने
----	-----------------------------	---	----------------	-------------	-------------------------	-----------------------

**रामेछाप नगरपालिका**  
**सबै (१ देखि ९ सम्म) वडा कार्यालयको**  
**सेवा प्रवाह वडापत्र (Service Delivery Charter)**

सि.नं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरु	जिम्मेवार अधिकारी	लाग्ने समय	लाग्ने शुल्क वा दस्तुर	उजुरी सुन्ने पदाधिकारी र निकाय
१	टोल विकास संस्था दर्ता	<ul style="list-style-type: none"> <li>➢ व्यहोरा खुलेको निवेदन।</li> <li>➢ टोल विकास संस्थाको सञ्चालक</li> <li>➢ समितिमा रहने पदाधिकारीहरुको विवरण।</li> <li>➢ संस्थाका सदस्यहरुको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।</li> <li>➢ टोल विकास संस्थाको विधान २ थान।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/ सम्बन्धित फाँटका कर्मचारी	सोही दिन	आर्थिक ऐनले तोके बमोजिम	सोही दिन भएको हुने
२	वडाभित्रका श्रौतिक पूर्वाधारको सरक्षण तथा मर्मत सम्भार	<ul style="list-style-type: none"> <li>➢ टोल विकास संस्था/उपभोक्ता समितिको व्यहोरा खुलेको निवेदन।</li> <li>➢ सरक्षण तथा मर्मत सम्भार गर्नुपर्ने कामको विवरण।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/ सम्बन्धित फाँटका कर्मचारी	नगरकार्यपालि का बाट स्वीकृति भएपछि तुरन्त	निशुल्क	नगर कार्यपालिकाबाट स्वीकृत भए लगतै भएको हुने
३	जन्म दर्ता	<ul style="list-style-type: none"> <li>➢ व्यहोरा खुल्ने गरी विवरण भरेको सूचना फाराम।</li> <li>➢ बालबालिकाको बाबु/आमाको नेपाली नागरिकताको प्रतिलिपि।</li> <li>➢ चालु आ.व. सम्मको मालपोत/ घर जग्गा कर /सम्पति कर तिरेको रसिद।</li> <li>➢ अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रतिलिपि।</li> <li>➢ अन्य गाँउपालिका वा नगरपालिकाबाट बसाईसरी आएको भए बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि।</li> </ul>	स्थानीय पञ्जिकाधिकारी/ वडा सचिव	सोही दिन	३५ दिन भित्र भए निशुल्क र त्यो भन्दा पछि भए आर्थिक ऐनले तोके बमोजिम	सोही दिन भएको हुने
४	मृत्यु दर्ता	<ul style="list-style-type: none"> <li>➢ व्यहोरा खुल्ने गरी विवरण भरेको सूचना फाराम।</li> <li>➢ मृतकको नागरिकता र सूचना दिन आउनेको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि।</li> </ul>	स्थानीय पञ्जिकाधिकारी/ वडा सचिव	सोही दिन	३५ दिन भित्र भए निशुल्क र त्यो भन्दा पछि भए आर्थिक ऐनले तोके	सोही दिन भएको हुने

		<ul style="list-style-type: none"> <li>➤ मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र ।</li> <li>➤ सूचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जिमिन मुचुल्का ।</li> <li>➤ चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/सम्पति कर तिरेको रसिद ।</li> <li>➤ अन्य गाँउपालिका वा नगरपालिकाबाट बसाईसरी आएको भए बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि ।</li> </ul>			बमोजिम	
५	विवाह दर्ता	<ul style="list-style-type: none"> <li>➤ दुलाहा दुलही दुवै उपस्थित भई व्यहोरा खुल्ने गरी विवरण भरेको सूचना फाराम ।</li> <li>➤ दुलाहा-दुलहीकोनागरिकताको प्रमाणपत्र/जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ दुलहीको नागरिकता नभएमा बाबु/आमा/दाजुभाईको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/सम्पति कर तिरेको रसिद ।</li> <li>➤ अन्य गाँउपालिका वा नगरपालिकाबाट बसाईसरी आएको भए बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि ।</li> </ul>	स्थानीय पञ्जिकाधिकारी/ वडा सचिव	सोही दिन	३५ दिन भित्र भए निशुल्क र त्यो भन्दा पछि भए आर्थिक ऐनले तोके बमोजिम	सोही दिन भएको हुने
६	बसाईसराई दर्ता	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुल्ने गरी विवरण भरेको सूचना फाराम ।</li> <li>➤ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ बसाई सराई गरी जाने आउने परिवारको विवरण ।</li> <li>➤ जहाँ जाने हो त्यस ठाउँको जग्गाधनी प्रमाणपूर्जा ।</li> <li>➤ बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र ।</li> <li>➤ जाने-आउने सबै व्यक्तिको नागरिकता/ जन्मदर्ताको प्रतिलिपि ।</li> <li>➤ चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/सम्पति कर तिरेको रसिद ।</li> </ul>	स्थानीय पञ्जिकाधिकारी/ वडा सचिव	सोही दिन	३५ दिन भित्र भए निशुल्क र त्यो भन्दा पछि भए आर्थिक ऐनले तोके बमोजिम	सोही दिन भएको हुने
७	सम्बन्ध विच्छेद दर्ता	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुल्ने गरी विवरण भरेको सूचना फाराम ।</li> <li>➤ अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको</li> </ul>	स्थानीय पञ्जिकाधिकारी/	सोही दिन	३५ दिन भित्र भए निशुल्क र त्यो	सोही दिन भएको हुने

		<p>प्रमाणित प्रतिलिपि ।</p> <ul style="list-style-type: none"> <li>➢ पति वा पत्नीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि १/१ प्रति ।</li> <li>➢ चालु आ.व.सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> </ul>	वडा सचिव		भन्दा पछि भए आर्थिक ऐनले तोके बमोजिम	
८	सामाजिक सुरक्षा भत्ता पाउन लाभग्राहीमा नाम समावेश गर्ने	<ul style="list-style-type: none"> <li>➢ व्यहोरा खुलेको निवेदन ।</li> <li>➢ सामाजिक सुरक्षा पाउन योग्य लाभग्राहीको नेपाली नागरिकताको प्रतिलिपि ।</li> <li>➢ बसाई सराई गरी आउनेको हकमा बसाईसराई प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ चालु आ.व.सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> <li>➢ विधुवाभत्ता पाउनेको हकमा पतिको मृत्युदर्ताको प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ एकल महिलाको हकमा सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्रको प्रतिलिपि वा अविवाहित प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ दलित बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र अभिभावकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ लाभग्राही र संरक्षकको अटो साइजको फोटो- २ प्रति</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/ सम्बन्धित फाँटका कर्मचारी	सोही दिन	निशुल्क	सोही दिन भएको हुने
९	नाता प्रमाणित गर्ने	<p><u>जिवित व्यक्तिसँग</u></p> <ul style="list-style-type: none"> <li>➢ निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ नाता खुले प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ५ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>➢ चालु आ.व.सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> <li>➢ नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरूको २/२ प्रति पासपोर्ट साइजको फोटो ।</li> </ul> <p><u>मृतकसँग</u></p> <ul style="list-style-type: none"> <li>➢ निवेदन तथा नाता खुले प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ हकदारहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/ सम्बन्धित फाँटका कर्मचारी	सोही दिन	आर्थिक ऐनले तोके बमोजिम	सोही दिन भएको हुने

		<ul style="list-style-type: none"> <li>➤ मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ बसाईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि ।</li> <li>➤ हकदारहरुको पासपोर्ट साईजको फोटो २ प्रति ।</li> <li>➤ वडा सर्जमिन मुचुल्का ।</li> </ul>				
१०	नागरिकता प्रमाणपत्रको सिफारिस र नागरिकताको प्रतिलिपि सिफारिस	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन पत्र ।</li> <li>➤ आमा/बाबुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि ।</li> <li>➤ विवाहित महिलाको हकमा पतिको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ चारिनीक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा) ।</li> <li>➤ विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि (विवाहितको हकमा) ।</li> <li>➤ बसाईसराई भई आएको हकमा बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ दुवै कान देखिने पासपोर्ट साईजको फोटो ३ प्रति ।</li> <li>➤ चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।</li> <li>➤ प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	सोही दिन	आर्थिक ऐनले तोके बमोजिम	सोही दिन भएको हुने
११	बैवाहिक अंगिकृत नागरिकताको सिफारिस	<ul style="list-style-type: none"> <li>➤ निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार ।</li> <li>➤ साविक मुलकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारबाही चलाएको पुष्टिगर्ने कागजातहरु ।</li> <li>➤ बैबाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ सम्बन्धित देशको अधिकारिक प्रमाणपत्र ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	सोही दिन	आर्थिक ऐनले तोके बमोजिम	सोही दिन भएको हुने

		<ul style="list-style-type: none"> <li>➢ पासपोर्ट साईजको फोटो ३ प्रति ।</li> <li>➢ विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ पतिको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ वडा सर्जिमिन मुचुल्का ।</li> </ul>			
१२	बन्द घर तथा कोठा खोल्न रोहबरमा बस्ने	<ul style="list-style-type: none"> <li>➢ व्यहोरा खुलेको निवेदन ।</li> <li>➢ चालु आ.व.सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> <li>➢ बहाल सम्झौताको प्रमाणित प्रतिलिपि ।</li> <li>➢ वडा सर्जिमिन मुचुल्का ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	३ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम
१३	मोही लगत कट्टा सिफारिस	<ul style="list-style-type: none"> <li>➢ मोही लगत कट्टा हनुपर्ने पुर्ण विवरण सहित मोही र जग्गाधनीको संयुक्त निवेदन ।</li> <li>➢ निवेदकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ जग्गाधनी प्रमाणपुर्जाको प्रमाणित प्रतिलिपि ।</li> <li>➢ जग्गाको प्रमाणित नापी नक्सा ।</li> <li>➢ चालु आ.व.सम्मको मालपोत/घर जग्गा कर/सम्पति कर तिरेको रसिद ।</li> <li>➢ जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	३ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम
१४	जन्म मिति प्रमाणित	<ul style="list-style-type: none"> <li>➢ निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ चारित्रिक प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ बसाँई सरी आएको भए सो को प्रमाणपत्र ।</li> <li>➢ चालु आ.व.सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	३ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम
१५	व्यापार व्यवसाय बन्द भएको सिफारिस	<ul style="list-style-type: none"> <li>➢ व्यहोरा खुलेको निवेदन ।</li> <li>➢ व्यवसायको विस्तृत विवरण ।</li> <li>➢ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल प्रतिहरु ।</li> <li>➢ घरबहाल सम्झौता पत्रको प्रतिलिपि ।</li> <li>➢ स्थलगत प्रतिवेदन ।</li> <li>➢ विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र ।</li> <li>➢ आफै घर भएमा चालु आ.व. सम्मको मालपोत/ घर जग्गा कर / सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	३ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम

१६	व्यापार व्यवसाय सञ्चालन नभएको सिफारिस	<ul style="list-style-type: none"> <li>➢ व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र ।</li> <li>➢ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ व्यवसाय दर्ता गरेको प्रमाणपत्र ।</li> <li>➢ आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> <li>➢ स्थलगत प्रतिवेदन ।</li> <li>➢ घरबाहाल सम्भौता पत्रको प्रतिलिपि ।</li> <li>➢ सर्जिन मुचुल्का आवश्यक परेमा सो समेत ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	३ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	३ दिन भित्र भएको हुने
१७	व्यापार व्यवसाय हुदै नभएको सिफारिस	<ul style="list-style-type: none"> <li>➢ व्यहोरा खुलेको निवेदन ।</li> <li>➢ नेपाली नागरिकता प्रमाणपत्र प्रतिलिपि ।</li> <li>➢ व्यवसाय दर्ता गरेको भए सो को प्रमाणपत्र ।</li> <li>➢ चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> <li>➢ सर्जिनका मुचुल्का आवश्यक परेमा सो समेत ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	३ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	३ दिन भित्र भएको हुने
१८	विवाह प्रमाणित	<ul style="list-style-type: none"> <li>➢ दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>➢ बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता प्रमाण पत्र</li> <li>➢ दुलाहा दुलही दुवै उपस्थित भई सनाखत गर्नु पर्ने</li> <li>➢ चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	३ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	३ दिन भित्र भएको हुने
१९	अविवाहित प्रमाणित	<ul style="list-style-type: none"> <li>➢ व्यहोरा खुलेको निवेदन ।</li> <li>➢ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।</li> <li>➢ सर्जिन मुचुल्का ।</li> <li>➢ चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	३ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	३ दिन भित्र भएको हुने
२०	निःशुल्क स्वास्थ्य उपचारको सिफारिस	<ul style="list-style-type: none"> <li>➢ निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ विपन्नता खुल्ने प्रमाण/ कागजात ।</li> <li>➢ सिफारिस आवश्यक भएको अन्य कारण खुलेको कागजात ।</li> <li>➢ चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	तुरुन्त	निशुल्क	तुरुन्त भएको हुने
२१	सःशुल्क उपचारको सिफारिस	<ul style="list-style-type: none"> <li>➢ व्यहोरा खुलेको निवेदन</li> <li>➢ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ सिफारिस आवश्यक भएको अन्य कारण खुलको</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	तुरुन्त	निशुल्क	तुरुन्त भएको हुने

		<p>कागजात ।</p> <ul style="list-style-type: none"> <li>➤ चालु आ.व. सम्मको मालपोत/घर जगा कर/ सम्पति कर तिरेको रसिद ।</li> </ul>				
२२	वडाबाट जारी भएका सिफारिस तथा अन्य कागजातलाई अंग्रेजीमा सिफारिस	<ul style="list-style-type: none"> <li>➤ निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ विषय सँग सम्बन्धित प्रमाण कागजातको प्रतिलिपि ।</li> <li>➤ चालु आ.व. सम्मको मालपोत/घर जगा कर/ सम्पति कर तिरेको रसिद ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	३ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	३ दिन भित्र सिफारिस भएको हुने
२३	घर पाताल प्रमाणित	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन ।</li> <li>➤ नागरिकता प्रमाणपत्रको प्रतिलिपि निवेदन ।</li> <li>➤ घरको नक्सा र नक्सा पास प्रमाण पत्र वा घर अभिलेखीकरण प्रमाणपत्र ।</li> <li>➤ स्थलगत निरीक्षण प्रतिवेदन ।</li> <li>➤ चालु आ.व. सम्मको मालपोत/घर जगा कर/ सम्पति कर तिरेको रसिद ।</li> <li>➤ आवश्यकता अनुसार सर्जिमिन मुचुल्का ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	३ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	३ दिन भित्र सिफारिस भएको हुने
२४	व्यक्तिगत विवरण प्रमाणित	<ul style="list-style-type: none"> <li>➤ निवेदन पत्र ।</li> <li>➤ नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ चालु आ.व. सम्मको मालपोत/घर जगा कर/ सम्पति कर तिरेको रसिद ।</li> <li>➤ विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु ।</li> <li>➤ आवश्यकता बमोजिम वडा सर्जिमिन मुचुल्का ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	३ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	३ दिन भित्र सिफारिस भएको हुने
२५	घर कायम सिफारिस	<ul style="list-style-type: none"> <li>➤ घर कायम सिफारिस पाँड भन्ने व्यहोराको सम्बन्धित व्यक्तिको निवेदन ।</li> <li>➤ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ स्थलगत प्रतिवेदन ।</li> <li>➤ चालु आ.व. सम्मको मालपोत/घर जगा कर/ सम्पति कर तिरेको रसिद ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	३ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	३ दिन भित्र सिफारिस भएको हुने
२६	कुनै व्यक्तिको नाम धर, जन्म मिति र	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन ।</li> <li>➤ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित	३ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	३ दिन भित्र सिफारिस

	वतन फरक फरक परेमा एकै व्यक्ति हो भनी सिफारिस	<ul style="list-style-type: none"> <li>➤ नाम थर र जन्म मिति फरक परेको पुष्टी गर्ने प्रमाणित कागजातहरु ।</li> <li>➤ चालु आ.व.सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> <li>➤ सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने ।</li> <li>➤ आवश्यकता अनुसार वडा सर्जिमन मुचुल्का ।</li> </ul>	फाँटका कर्मचारी			भएको हुने
२७	नाम थर र जन्म मिति संशोधनको सिफारिस	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन ।</li> <li>➤ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ नाम थर र जन्म मिति फरक परेको पुष्टी गर्ने प्रमाणित कागजातहरु ।</li> <li>➤ चालु आ.व.सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> <li>➤ सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने ।</li> <li>➤ आवश्यकता अनुसार स्थानीय प्रहरीको मुचुल्का एवं सर्जिमन मुचुल्काको प्रतिवेदन ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	३ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	३ दिन भित्र सिफारिस भएको हुने
२८	जग्गाधनी दर्ता प्रमाणपूर्जा हराएको सिफारिस	<ul style="list-style-type: none"> <li>➤ निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>➤ चालु आ.व.सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> <li>➤ जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि (उपलब्ध भएमा) ।</li> <li>➤ निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा सम्बन्धित वडाको सिफारिस ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	३ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	३ दिन भित्र सिफारिस भएको हुने
२९	कित्ताकाट गर्न सिफारिस	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन ।</li> <li>➤ जग्गा धनी प्रमाणपूर्जाको प्रतिलिपि ।</li> <li>➤ जग्गा धनीको नेपाली नागरिकताको प्रतिलिपि ।</li> <li>➤ चालु आ.व.सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	३ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	३ दिन भित्र सिफारिस भएको हुने
३०	संरक्षक प्रमाणित गर्ने संस्थागत तथा व्यक्तिगत संरक्षक सिफारिस	<u>व्यक्तिगत</u> <ul style="list-style-type: none"> <li>➤ निवेदन</li> <li>➤ संरक्षक दिने र लिने व्यक्तिको नागरिकता/ जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ चालु आ.व.सम्मको मालपोत/घर जग्गा</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	३ दिन भित्र	निशुल्क	३ दिन भित्र सिफारिस भएको हुने

		<p>कर/ सम्पति कर तिरेको रसिद ।</p> <ul style="list-style-type: none"> <li>➢ आवश्यकता अनुसार स्थलगत सर्जिमिन मुचुल्का ।</li> <li>➢ संरक्षक लिने दिने व्यक्तिको पासपोर्ट साइजको फोटो २ प्रति ।</li> </ul> <p><u>संस्थागत</u></p> <ul style="list-style-type: none"> <li>➢ निवेदन ।</li> <li>➢ संस्थाको नविकरण सहितको प्रमाणपत्रको प्रतिलिपि एवं विधानको प्रतिलिपि वा नियमावलीको प्रतिलिपि ।</li> <li>➢ चालु आ.व.सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> <li>➢ बहालमा भए सम्फौदा पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद ।</li> <li>➢ आवश्यकता अनुसार वडा सर्जिमिन मुचुल्का ।</li> <li>➢ संरक्षकत्व पाउने व्यक्तिको पासपोर्ट साइजको फोटो २ प्रति ।</li> </ul>				
३१	जीवित रहेको सिफारिस	<ul style="list-style-type: none"> <li>➢ व्यहोरा खुलेको निवेदन ।</li> <li>➢ नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ दुई प्रति पासपोर्ट साइजको फोटो ।</li> <li>➢ चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> <li>➢ स्वयं व्यक्ति उपस्थित हुनु पर्ने ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	३ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	३ दिन भित्र सिफारिस भएको हुने
३२	हकवाला वा हकदार प्रमाणित	<ul style="list-style-type: none"> <li>➢ व्यहोरा खुलेको निवेदन ।</li> <li>➢ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ नाताप्रमाणित प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ हकदार प्रमाणितका लागि स्थलगत सर्जिमिन</li> <li>➢ हकदार प्रमाणित गर्ने थप प्रमाण कागजा त</li> <li>➢ चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> <li>➢ आवश्यकता अनुसार सर्जिमिन मुचुल्का</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	३ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	३ दिन भित्र सिफारिस भएको हुने
३३	घर जग्गा नामसारी गर्न सिफारिस	<ul style="list-style-type: none"> <li>➢ घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन ।</li> <li>➢ निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	३ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	३ दिन भित्र सिफारिस भएको हुने

	<p>२ मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि ।</p> <p>जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ।</p> <p>सर्जिमन मृत्युल्का गरी बुझ्नु पर्ने भए सर्जिमनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>वडा सर्जिमन मृत्युल्का ।</p> <p>चालु आ.व. सम्मको मालपोत /घर जग्गा कर / सम्पति कर तिरेको रसिद ।</p> <p>घर जग्गा धनीको मृत्युभई नामसरी गर्नुपर्ने भएमा मृतकको मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि</p>	
३४	<p>जग्गाको हक सम्बन्धी सिफारिस</p> <p>वडा सर्जिमन मृत्युल्का ।</p> <p>च्योहोरा खुलेको निवेदन ।</p> <p>निवेदकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</p> <p>जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि ।</p> <p>वडा सर्जिमन मृत्युल्का ।</p> <p>उद्योग ठाउँसारी गर्ने सिफारिस</p> <p>उद्योग ठाउँसारीका लागि निवेदन ।</p> <p>उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि ।</p> <p>स्थानीय तहको नामको नाविकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र ।</p> <p>आफ्ने घर भए चालु आ.व. सम्मको मालपोत /घर जग्गा कर / सम्पति कर तिरेको रसिद ।</p> <p>बहालमा भए सम्पूर्ता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद ।</p> <p>ठाउँसारी जाने सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस पत्र ।</p>	<p>३ दिन भित्र आर्थिक ऐनले तोके बमोजिम</p> <p>३ दिन भित्र सिफारिस भएको हुने</p> <p>३ दिन भित्र आर्थिक ऐनले तोके बमोजिम</p> <p>३ दिन भित्र सिफारिस भएको हुने</p>
३५	<p>उद्योग ठाउँसारी गर्ने सिफारिस</p> <p>वडा अध्यक्ष /वडा सचिव /सम्बन्धित फाँटका कर्मचारी</p> <p>उद्योग ठाउँसारीका लागि निवेदन ।</p> <p>उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि ।</p> <p>स्थानीय तहको नामको नाविकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र ।</p> <p>आफ्ने घर भए चालु आ.व. सम्मको मालपोत /घर जग्गा कर / सम्पति कर तिरेको रसिद ।</p> <p>बहालमा भए सम्पूर्ता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद ।</p> <p>ठाउँसारी जाने सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस पत्र ।</p> <p>आधारभूत विद्यालय खोल्न सिफारिस</p> <p>वडा अध्यक्ष /वडा सचिव /सम्बन्धित फाँटका कर्मचारी</p> <p>व्यहोरा खुलेको निवेदन ।</p> <p>विद्यालय सञ्चालन गर्ने सम्बन्धी प्रस्तावना ।</p> <p>विद्यालय खोले सम्बन्धमा सरोकारवालाहरुको उपस्थितिमा भएको निर्णयको प्रतिलिपि ।</p> <p>सरोकारहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</p> <p>वडा कार्यालयका पदाधिकारी वा कर्मचारीको</p>	<p>३ दिन भित्र आर्थिक ऐनले तोके बमोजिम</p>
३६		

		<ul style="list-style-type: none"> <li>➤ चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> </ul>				
४१	आर्थिक अवस्था सम्पन्न वा बलियो प्रमाणित वा सिफारिस	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन ।</li> <li>➤ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ।</li> <li>➤ आयश्रोत भए आयश्रोत खुले कागजात ।</li> <li>➤ सम्पन्नता प्रमाणित गर्ने अन्य कागजात भए उक्त कागजात ।</li> <li>➤ चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> <li>➤ वडा सर्जिमिन मुचुल्का ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	३ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	३ दिन भित्र सिफारिस भएको हुने
४२	विद्यालय ठाउँसारी गर्ने सिफारिस	<ul style="list-style-type: none"> <li>➤ विद्यालय ठाउँसारीको लागि निवेदन ।</li> <li>➤ विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ नविकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र ।</li> <li>➤ सरकारी एवं सामुदायिक विद्यालय बाहेक अन्य मा चालु आ.व. सम्मको सारी जाने ठाउँ र हालको ठाउँ दुवैको मालपोत/घर जग्गा कर/ सम्पतिकर तिरेको रसिद ।</li> <li>➤ बहालमा भए सम्भौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद ।</li> <li>➤ स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ वडा कर्मचारीको निरीक्षण प्रतिवेदन ।</li> <li>➤ सरी जाने ठाउँको वडा कार्यालयको अनुमती पत्र ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	३ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	३ दिन भित्र सिफारिस भएको हुने
४३	धारा जडानको सिफारिस	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन ।</li> <li>➤ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि ।</li> <li>➤ जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि ।</li> <li>➤ चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर / सम्पति कर तिरेको रसिद ।</li> <li>➤ नक्शापास वा घर सम्पन्न प्रमाणपत्र/घर अभिलेखीकरण प्रमाणपत्रको प्रतिलिपि ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	सोही दिन	आर्थिक ऐनले तोके बमोजिम	सोही दिन सिफारिस भएको हुने
४४	विशुद्ध जडानको सिफारिस	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन ।</li> <li>➤ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित	सोही दिन	आर्थिक ऐनले तोके बमोजिम	सोही दिन सिफारिस भएको हुने

		<ul style="list-style-type: none"> <li>➢ जग्गाथन्ती प्रमाण पूर्जाको प्रमाणित प्रतिलिपि ।</li> <li>➢ हक्क भोगको श्रोत खुल्ने कागजात ।</li> <li>➢ नक्सा पास वा नामसारी नक्सा भएको प्रमाण वा घर अभिलेखीकरण प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ चालु आ.व.सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> </ul>	फाँटका कर्मचारी			
४५	व्यवसाय दर्ता	<ul style="list-style-type: none"> <li>➢ व्यहोरा खुलेको निवेदन ।</li> <li>➢ नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ विदेशीको हकमा राहादानीको प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस ।</li> <li>➢ २ प्रति पासपोर्ट साईजको फोटो ।</li> <li>➢ घर बहाल सम्झौता ।</li> <li>➢ चालु आ.व.सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> <li>➢ प्यान दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	सोही दिन	आर्थिक ऐनले तोके बमोजिम	सोही दिन दर्ता भएको हुने
४६	छान्त्रवृत्ति सिफारिस	<ul style="list-style-type: none"> <li>➢ व्यहोरा खुलेको निवेदन ।</li> <li>➢ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ चालु आ.व.सम्मको मालपोत/ घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> <li>➢ व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद ।</li> <li>➢ शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	सोही दिन	आर्थिक ऐनले तोके बमोजिम	सोही दिन सिफारिस भएको हुने
४७	विपन्न विद्यार्थी छान्त्रवृत्ति सिफारिस	<ul style="list-style-type: none"> <li>➢ व्यहोरा खुलेको निवेदन ।</li> <li>➢ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ वडा सर्जमिन मुचुल्का ।</li> <li>➢ चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	सोही दिन	आर्थिक ऐनले तोके बमोजिम	सोही दिन सिफारिस भएको हुने
४८	अपाङ्ग सिफारिस	<ul style="list-style-type: none"> <li>➢ व्यहोरा खुलेको निवेदन ।</li> <li>➢ नेपाली नागरिकता प्रमाणपत्र/जन्मदर्ताको प्रतिलिपि ।</li> <li>➢ कुन प्रकारको अपाङ्गता हो सो सम्बन्धी चिकित्सकको सिफारिस ।</li> <li>➢ व्यक्ति स्वयं उपस्थित हुनु पर्ने र नसक्ने भए सोही व्यहोराको सर्जमिन मुचुल्का ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	सोही दिन	निशुल्क	सोही दिन सिफारिस भएको हुने

		<ul style="list-style-type: none"> <li>➢ चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> </ul>				
४९	अस्थाई बसोबास सिफारिस	<ul style="list-style-type: none"> <li>➢ व्यहोरा खुलेको निवेदन ।</li> <li>➢ नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।</li> <li>➢ बहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।</li> <li>➢ कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र ।</li> <li>➢ घरबहाल कर तिरेका रसिद ।</li> <li>➢ घरबहालको सम्झौता पत्र र कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	सोही दिन	आर्थिक ऐनले तोके बमोजिम	सोही दिन सिफारिस भएको हुने
५०	स्थायी बसोबास सिफारिस	<ul style="list-style-type: none"> <li>➢ व्यहोरा खुलेको निवेदन ।</li> <li>➢ नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।</li> <li>➢ बसाईसराई भई आएको भए बसाईसराई दर्ता प्रमाण पत्रको प्रतिलिपि ।</li> <li>➢ चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> <li>➢ जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	सोही दिन	आर्थिक ऐनले तोके बमोजिम	सोही दिन सिफारिस भएको हुने
५१	कोर्ट फी मिनाहा सिफारिस	<ul style="list-style-type: none"> <li>➢ व्यहोरा खुलेको निवेदन ।</li> <li>➢ नेपाली नागरिकता प्रामाणपत्रको प्रतिलिपि ।</li> <li>➢ चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> <li>➢ अदालतमा मुद्दा परेका प्रमाण कागजातहरू ।</li> <li>➢ कोर्ट फी मिनाहा हुनु पर्ने स्पष्ट कारण खुलेको लिखित कागजात ।</li> <li>➢ स्थानीय सर्जमिन मुचुल्का ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	सोही दिन	आर्थिक ऐनले तोके बमोजिम	सोही दिन सिफारिस भएको हुने
५२	नाबालक परिचय पत्र सिफारिस	<ul style="list-style-type: none"> <li>➢ व्यहोरा खुलेको निवेदन ।</li> <li>➢ बाबु आमाको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ जन्म दर्ताको प्रमाण पत्र प्रतिलिपि ।</li> <li>➢ चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> <li>➢ नाबालक खुल्ले थप कुनै प्रमाण कागजात भए सो समेत ।</li> <li>➢ नाबालक अनिवार्य उपस्थित हुनु पर्ने ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	सोही दिन	आर्थिक ऐनले तोके बमोजिम	सोही दिन सिफारिस भएको हुने

५३	चौपाय सम्बन्धी सिफारिस	► दुवै कान देखिने पासपोर्ट साइजको २ प्रति फोटो । ► व्यहोरा खुलेको निवेदन । ► लिने दिने दुवैले सनाखत गरेको कागाजात । ► चौपाय पालन गर्नेको हकमा स्थान र छरडिमेक तथा बातावरणमा प्रतिकुल प्रभाव नपर्ने वडा सर्जिमन मूद्दुलका ।	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	सोही दिन सिफारिस भएको हुने आर्थिक ऐनले तोके बमोजिम
५४	आन्तरिक बसाई सराई सिफारिस	► व्यहोरा खुलेको निवेदन । ► नागरिकता प्रमाणपत्रको प्रतिलिपि । ► बसाईसरी जान/आउने व्यक्तिहरुको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि । ► नागरिकता प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्म दर्ता वा उमेर खुलेको निस्साको प्रतिलिपि । ► जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि घर वा जग्गा नभएकाको हकमा व्यवसाय वा बसाई खुलेप्रमाण वा कागाजात । ► चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद । ► घर जग्गा नभएकाको हकमा सम्बन्धित घर धनीसंग गरेको घर बहालको सम्झौता ।	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	सोही दिन सिफारिस भएको हुने आर्थिक ऐनले तोके बमोजिम
५५	जग्गा दर्ता सिफारिस	► व्यहोरा खुलेको निवेदन । ► नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि । ► चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद । ► साविक लगत प्रमाणित प्रतिलिपि । ► फिल्डबुक उतार । ► स्थलगत निरिक्षण प्रतिवेदन । ► जग्गाको नापी नक्सा । ► जग्गासंग सम्बन्धित अन्य प्रमाण कागाजातहरु ।	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	सोही दिन सिफारिस भएको हुने आर्थिक ऐनले तोके बमोजिम
५६	नेपाल सरकारको नाममा बाटो कायम सिफारिस	► व्यहोरा खुलेको निवेदन । ► जग्गाधनी प्रमाणपूँजीको प्रतिलिपि । ► नापी नक्सा । ► चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद । ► जग्गा धनीसे बाटो खोल स्वीकृत दिई सनाखत गरेको	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	सोही दिन सिफारिस भएको हुने आर्थिक ऐनले तोके बमोजिम

		<b>कागजात ।</b>			
५७	अन्य कार्यालयको माग अनुसार विवरण खुलाई पठाउने कार्य	<ul style="list-style-type: none"> <li>➢ व्यहोरा खुलेको निवेदन ।</li> <li>➢ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ कार्यालयको पत्र ।</li> <li>➢ विषयसँग सम्बन्धित अन्य कागजातहरु ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	सोही दिन	आर्थिक ऐनले तोके बमोजिम
५८	संस्था दर्ता सिफारिस	<ul style="list-style-type: none"> <li>➢ व्यहोरा खुलेको निवेदन ।</li> <li>➢ संस्थाका पदाधिकारी र सदस्यहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ विधान वा नियमावली ३ प्रति ।</li> <li>➢ संस्था भाडामा बस्ने भए घर बहाल सम्भौता पत्र र बहाल कर तिरेको रसिद ।</li> <li>➢ संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पुर्जा र नक्सा पास प्रमाणपत्र वा घर अभिलेखीकरण प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ संस्थाका पदाधिकारीहरुको चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/सम्पति कर तिरेको रसिद ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	सोही दिन	आर्थिक ऐनले तोके बमोजिम
६०	घर बाटो प्रमाणित सिफारिस	<ul style="list-style-type: none"> <li>➢ व्यहोरा खुलेको निवेदन ।</li> <li>➢ बाटोको नाम, टोल समेत खुलाएको विवरण ।</li> <li>➢ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि ।</li> <li>➢ जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा ।</li> <li>➢ चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> <li>➢ लिने दिने दुवै व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत वारेस ।</li> <li>➢ आवश्यक पर्ने भए वडा सर्जिमिन मुचुल्का ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	३ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम
६१	चार किल्ला प्रमाणित सिफारिस	<ul style="list-style-type: none"> <li>➢ व्यहोरा खुलेको निवेदन ।</li> <li>➢ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ।</li> <li>➢ जग्गा रहेको क्षेत्रको नापी नक्साको प्रतिलिपि ।</li> <li>➢ चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।</li> <li>➢ निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	३ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम
					३ दिन भित्र सिफारिस भएको हुने

		<p>हकमा निज निवेदकले दिएको अधिकृत वारेसानमा को प्रतिलिपि ।</p> <ul style="list-style-type: none"> <li>➢ वडा सर्जिमिन मुचुल्का आवश्यक भए सो समेत ।</li> </ul>				
६२	कागज/मन्जुरीनामा प्रमाणित	<ul style="list-style-type: none"> <li>➢ व्यहोरा खुलेको निवेदन ।</li> <li>➢ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> <li>➢ प्रमाणित गर्नु पर्ने विषय सँग सम्बन्धित प्रमाण कागजातहरु ।</li> <li>➢ मन्जुरीनामा भए मन्जुरीनामा लिने र दिने दुवै व्यक्ति ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	सोही दिन	आर्थिक ऐनले तोके बमोजिम	सोही दिन सिफारिस भएको हुने
६३	जग्गा फिल्ड रेखांकनको कार्य	<ul style="list-style-type: none"> <li>➢ व्यहोरा खुलेको निवेदन ।</li> <li>➢ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ वडा सर्जिमिन मुचुल्का आवश्यक भए सो समेत ।</li> <li>➢ जग्गा धनी प्रमाणपूर्जाको प्रतिलिपि ।</li> <li>➢ फिल्डबुक उतार ।</li> <li>➢ चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	७ दिन भित्र	आर्थिक ऐनले तोके बमोजिम	७ दिन भित्र भएको हुने
६४	मिलापत्र कागज/उजुरी दर्ता	<ul style="list-style-type: none"> <li>➢ मिलापत्र गर्ने दुवै पक्षको संयुक्त निवेदन ।</li> <li>➢ सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➢ विषयसँग सम्बन्धित अन्य कागजातहरु ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	सोही दिन	आर्थिक ऐनले तोके बमोजिम	सोही दिन दर्ता भएको हुने
६५	सम्पति कर/ घर जग्गा कर	<ul style="list-style-type: none"> <li>➢ व्यहोरा खुलेको निवेदन ।</li> <li>➢ जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ।</li> <li>➢ भवन नक्शा स्वीकृत प्रमाण पत्र र नक्शाको प्रतिलिपि ।</li> <li>➢ भवन जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखितको प्रतिलिपि ।</li> <li>➢ स्थानीय तहको नाम घोषणा हुनु पूर्व निमार्ण भएका भवनका हकमा नापी नक्शा वा स्थलगत प्राविधिक प्रतिवेदन ।</li> <li>➢ विगत आ.व.को मालपोत तिरेको रसिद ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	सोही दिन	आर्थिक ऐनले तोके बमोजिम	सोही दिन भएको हुने
६६	बहाल कर	<ul style="list-style-type: none"> <li>➢ निवेदन पत्र ।</li> <li>➢ बहाल सम्झौता ।</li> <li>➢ नेपाली नागरिकताको प्रतिलिपि ।</li> <li>➢ चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	सोही दिन	आर्थिक ऐनले तोके बमोजिम	सोही दिन भएको हुने

६७	मालपोत वा भूमीकर	<p>सम्पादन तथा लिखेको रसिद ।</p> <ul style="list-style-type: none"> <li>➤ निवेदन पत्र ।</li> <li>➤ प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पूर्जा र नविकरणका लागि अधिल्लो आ.व. मा मालपोत तिरेको रसिद ।</li> <li>➤ अधिल्लो आ.व.को घर जग्गा कर वा सम्पति कर तिरेको प्रमाण ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	सोही दिन	आर्थिक ऐनले तोके बमोजिम	सोही दिन भएको हुने
६८	व्यवसाय नवीकरण	<ul style="list-style-type: none"> <li>➤ निवेदन पत्र ।</li> <li>➤ नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ नगरपालिका वा वडाबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्र ।</li> <li>➤ बहाल सम्झौताको प्रतिलिपि ।</li> <li>➤ चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	सोही दिन	आर्थिक ऐन तोके बमोजिम	सोही दिन नविकरण भएको हुने
६९	उल्लेखित बाहेक अन्य स्थानीय आवश्यकता अनुसारको सिफारिस/ प्रमाणितहरु	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन ।</li> <li>➤ नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ विषयसँग सम्बन्धित प्रमाण कागजात ।</li> <li>➤ चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/ सम्पति कर तिरेको रसिद ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	सोही दिन	आर्थिक ऐनले तोके बमोजिम	सोही दिन भएको हुने
७०	उपभोक्ता समिति दर्ता	<ul style="list-style-type: none"> <li>➤ उपभोक्ता समितिको निवेदन ।</li> <li>➤ उपभोक्ता समिति गठन गरेको आमभेलाको निर्णयको प्रतिलिपि ।</li> <li>➤ सम्बन्धित योजनाको विवरण ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	सोही दिन	आर्थिक ऐनले तोके बमोजिम	सोही दिन दर्ता भएको हुने
७१	उपभोक्ता समितिको बैंक खाता खोले सिफारिस	<ul style="list-style-type: none"> <li>➤ उपभोक्ता समितिको निवेदन ।</li> <li>➤ बैंक खाता खोले सम्बन्धमा भएको उपभोक्ता समितिको बैठकको निर्णयको प्रतिलिपि ।</li> <li>➤ खाता सञ्चालकहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ खाता सञ्चालकहरुको पासपोर्ट साईजको फोटो २ प्रति ।</li> <li>➤ सम्बन्धित बैंकको खाता खोले सम्बन्धी कागजातहरु ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	सोही दिन	आर्थिक ऐनले तोके बमोजिम	सोही दिन सिफारिस भएको हुने
७२	योजनाको सम्झौता सिफारिस	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन ।</li> <li>➤ नगरसभाबाट स्वीकृत भएको योजना ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित	३ दिन भित्र	निशुल्क	३ दिन भित्र सिफारिस भएको हुने

		<ul style="list-style-type: none"> <li>➤ उपभोक्ता समितिको बैंक खाता खोल्ने सम्बन्धमा भएको निर्णयको प्रतिलिपि ।</li> <li>➤ उपभोक्ता समिति दर्ता प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ उपभोक्ता समितिका सदस्यहरुको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।</li> <li>➤ सम्बन्धित प्राविधिकबाट योजनाको सम्बन्धमा तयार गरेको लागत अनुमान ।</li> <li>➤ योजना सञ्चालन गर्नुपूर्वको अवस्थाको फोटो ।</li> </ul>	फाँटका कर्मचारी			
७३	योजनाको भुक्तानीको सिफारिस	<ul style="list-style-type: none"> <li>➤ उपभोक्ता समितिको निवेदन ।</li> <li>➤ योजना सम्पन्न भएको भनी उपभोक्ता समितिको बैठकबाट भएको निर्णयको प्रतिलिपि ।</li> <li>➤ सम्बन्धित प्राविधिकबाट तयार पारेको मूल्यांकन प्रतिवेदन र कार्यसम्पन्न प्रतिवेदन ।</li> <li>➤ योजना सञ्चालन पूर्व, सञ्चालनको अवस्था र सम्पन्न पश्चातको फोटो ।</li> <li>➤ सार्वजनिक परिक्षण फाराम ।</li> <li>➤ आयोजनाको भौतिक तथा वित्तीय प्रगति प्रतिवेदन ।</li> <li>➤ अनुगमन तथा मूल्यांकन समितिको सिफारिस ।</li> <li>➤ योजनाको रकम भुक्तानी गरिएका प्रमाणित बील भरपाईहरु ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	३ दिन भित्र	निशुल्क	३ दिन भित्र सिफारिस भएको हुने
७४	उपभोक्ता समितिको बैंक खाता बन्द गर्ने सिफारिस	<ul style="list-style-type: none"> <li>➤ उपभोक्ता समितिको निवेदन ।</li> <li>➤ बैंक खाता बन्द गर्ने सम्बन्धमा उपभोक्ता समितिबाट भएको निर्णयको प्रतिलिपि ।</li> </ul>	वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी	सोही दिन	आर्थिक ऐनले तोके बमोजिम	सोही दिन सिफारिस भएको हुने